

कृषि प्रवर्द्धन समितिद्वारा परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न



२९ आषाढ, २०७५ : गैरआवासीय नेपाली संघले इतिहासमै पहिलो पटक गठन गरेको कृषि प्रवर्द्धन समितिले काठमाडौंमा एकदिने परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । समितिका संयोजक युबराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सह-संयोजक कपिल देव थापाले सम्पूर्ण उपस्थितहरूलाई स्वागत गर्नु भएको थियो । समितिका सल्लाहकारहरू पूर्व मन्त्री गणेश शाह, कृषि अभियन्ता मदन राई, समाजसेवी एवं कृषक विष्णु गौतम, कृषि, भूमि व्यवस्थापन एवं सहकारी मन्त्रालयका सह-सचिव योगेन्द्र कुमार कार्की तथा खाद्य प्रविधि विज्ञ जीवन प्रभा लामा कार्यक्रममा उपस्थिति हुनुभएको थियो ।



कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा.वैद्य नाथ महतो, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा.डा.केशव राज अधिकारी, जैविक प्रविधि विज्ञ पुष्पमान अमात्य, अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारी, इजरायलमा लामो समय कृषि क्षेत्रमा अनुभव बटुलेर नेपालमा समेत कृषि व्यवसाय गरिरहेका डा. विष्णु चापागाई, अर्थशास्त्री डा.अच्युत वाग्ले, गैरआवासीय नेपाली संघ सचिवालय प्रमुख डा.हेमन्त कुमार दवाडी लगायतको उपस्थिति थियो । नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक महतोले नेपालको कृषि विकासको समयक्रम हेर्दा आतिनुपर्ने अवस्था नरहेको र अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्रले लगानीको दाँजोमा देशको ग्राहस्थ उत्पादनमा ठुलो भूमिका खेलेको प्रष्ट पार्नुभयो । खाद्य प्रविधि विज्ञ जीवन प्रभा लामाले नेपालमा प्रांगारिक

विधिबाट उत्पादित कृषि उपजहरूको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारले काम गरिरहेको जानकारी दिनु भयो । नेपालमा कृषि सम्बन्धि अध्ययन हुने शैक्षिक संस्थाहरूमा अनुसन्धानको कमि हुँदै गैरहेको बताउँदै कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा.डा. अधिकारीले नेपालमा कृषि क्षेत्रमा नयाँ अनुसन्धानको विकास गर्न गैरआवासीय नेपालीले सहयोग गर्न आग्रह गर्नुभयो । कृषि क्षेत्रमा उत्पादित वस्तुहरूको गुणस्तर अभिवृद्धि गर्न र नविन प्रविधि भित्र्याउन गैरआवासीय नेपालीले सहयोग गर्नु पर्ने भनाई व्यक्त गर्दै अर्थशास्त्री डा. वाग्लेले साना साना प्रयासले पनि नेपालको कृषि क्षेत्रको गुणात्मक विकास गर्न सकिने भनाइ व्यक्त गर्नुभयो । नेपालमा भूमिको सन्तुलित वितरण गर्दै कृषि पेशालाई व्यवसायिक बनाउन ठुलो क्षेत्रफलमा खेति गर्ने व्यवस्थाको शुरुवात गरिनुपर्ने धारणा राख्दै कृषि अभियन्ता मदन राइले गैरआवासीय नेपालीहरूले नेपालमा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने मत प्रकट गर्नुभयो । नेपालको कृषि क्षेत्रमा संलग्न हुन गैरआवासीय नेपालीले देखाएको तत्परतालाई स्वागत गर्दै सफलताको शुभकामना सहित राजनैतिक क्षेत्रबाट सदभाव, समर्थन र सहयोग रहने भन्दै पुर्व मन्त्री शाहले नेपालको कृषि क्षेत्रमा ढुक्क भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरूलाई गैरआवासीय नेपाली संघको तर्फबाट धन्यवाद ज्ञापन गर्दै संघका उपाध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघ नेपालको आर्थिक विकासको आधार कृषि भएकोमा सहमत भएको र कृषि विकासको क्षेत्रमा गैरआवासीय नेपालीहरू संग भएको ज्ञान, सिप, प्रविधि, कौशल र लगानी भित्र्याउन आगामी अक्टोबरमा गैरआवासीय नेपाली विज्ञहरू सम्मिलित वृहत सम्मेलन आयोजना गर्न लागेको जानकारी प्रस्तुत गर्नु भयो ।

कृषि प्रबर्धन समिति

गैरआवासीय नेपाली संघ ।